

नामः डिल्लीराज जोशी
पदः प्रमुख
प्रमाणिकरण मिति: २०८०/०९/०९

अमरगढी नगरपालिकाका
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६ को दफा १८ सँग सम्बन्धित

अमरगढीनगरपालिकाको नगर स्तरीय राहत मापदण्ड, २०८०

प्रस्तावना

अमरगढी नगरपालिका भित्र विपद्बाट प्रभावित परिवार तथा व्यक्तिलाई सङ्घीय सरकार तथा प्रदेश सरकारले उपलब्ध गराउने राहतको अतिरिक्त नगरपालिकाले आन्तरिक स्रोतबाट थप राहत उपलब्ध गराउन बाझ्छनीय भएकोले,

अमरगढी नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६ को दफा १८ मा प्रत्यायोजित व्यवस्था बमोजिम अमरगढी नगर कार्यपालिकाले यो अमरगढीनगरपालिकाको नगर स्तरीय राहत मापदण्ड बनाएको छ।

परिच्छेद - १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ

- (क) यो मापदण्डको नाम अमरगढीनगरपालिकाको नगर स्तरीय राहत मापदण्ड, २०८० रहेको छ।
(ख) यो मापदण्ड तुरन्त प्रारम्भ हुनेछ।

२. परिभाषा

- (क) “ऐन” भन्नाले अमरगढी नगरपालिकाको नगरसभाले बनाएको अमरगढी नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ सम्फन्तु पर्छ।
(ख) “कोष” भन्नाले ऐनको दफा १२ बमोजिमको विपद् व्यवस्थापन कोष सम्फन्तु पर्छ।
(ग) “जिल्ला विपद् व्यवस्थापन समिति” भन्नाले सङ्घीय ऐन बमोजिम जिल्लामा गठन भएको जिल्ला विपद् व्यवस्थापन समिति सम्फन्तु पर्छ।
(घ) “नगरपालिका” भन्नाले अमरगढी नगरपालिकालाई सम्फन्तु पर्छ।
(ङ) “नगर प्रमुख” भन्नाले अमरगढी नगर कार्यपालिकाका प्रमुख सम्फन्तु पर्छ।
(च) “नगर उपप्रमुख” भन्नाले अमरगढी नगर कार्यपालिकाको उपप्रमुख सम्फन्तु पर्छ।
(छ) “प्रदेश” भन्नाले सुदूरपश्चिम प्रदेश सम्फन्तु पर्छ।
(ज) “प्रादेशिक ऐन” भन्नाले सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ सम्फन्तु पर्छ।
(झ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्फन्तु पर्छ।
(ञ) “विपद्” भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सृजना भई जनधनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैरप्राकृतिक विपद् सम्फन्तु पर्छ।
(ट) “समिति” भन्नाले ऐनको दफा ३ बमोजिमको नगर विपद् व्यवस्थापन समिति सम्फन्तु पर्छ।
(ठ) “सङ्घीय ऐन” भन्नाले संघीय सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ सम्फन्तु पर्छ।

परिच्छेद २

राहत व्यवस्थापन तथा वितरण सम्बन्धी नगर विपद् व्यवस्थापन समिति तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार

३. नगर विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार

ऐनको दफा ३ बमोजिम गठित नगर विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

- (क) ऐनको दफा ५ बमोजिमको अधिकार क्षेत्र भित्र रही विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापन तथा समन्वय सम्बन्धी व्यवस्था मिलाउने ।
- (ख) नगरसभाबाट स्वीकृत ऐन तथा नीति र योजनाको अधीनमा रही राहत व्यवस्थापन तथा समन्वयका लागि विपद् प्रतिकार्य सम्बन्धी कानूनी तथा नीतिगत व्यवस्था गर्ने ।
- (ग) आपत्कालीन अवस्थामा राहत सम्बन्धी सामग्री, सेवा र उपकरणहरु खरिद गर्न वा भाडामा लिई प्रयोग गर्न नगरपालिका र सम्बन्धित निकाय, प्रतिष्ठान, व्यवसाय वा व्यक्तिहरुबिच अग्रिम करार वा अनुबन्ध करार गर्ने व्यवस्था मिलाउने ।
- (घ) विपद्को घटना पश्चात् मानवीय सहायताका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज, उद्धार समूह एवं प्राप्त नगद तथा राहत सामग्रीको व्यवस्थापन गर्ने, गराउने ।
- (ङ) राहत सम्बन्धी प्राप्त सिफारिको अध्ययन तथा आवश्यक छानबीन गरी राहत प्राप्त गर्ने व्यक्तिको छानौट गर्ने ।
- (च) राहत सामग्री भण्डारणका लागि आवश्यक गोदाम घरको व्यवस्था गरी सो को सञ्चालन गर्ने, गराउने ।
- (छ) विपद् प्रभावित क्षेत्रमा प्रभावितहरूलाई खानेपानी, खाद्यान्न, कपडा, तथा औषधि उपचार जस्ता अत्यावशयक वस्तुको प्रबन्ध गर्ने, गराउने ।
- (ज) विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी भौतिक संरचनाहरूको निर्माण गर्ने, गराउने ।
- (झ) विपद्प्रभावित क्षेत्रका नागरिकहरूलाई अस्थायी पुनर्स्थापना गर्ने, गराउने ।
- (ज) आपत्कालीन कार्य सञ्चालन केन्द्र मार्फत् उद्धार तथा राहत कामको प्रगति विवरण जिल्ला विपद्व्यवस्थापन समिति, प्रदेश विपद्व्यवस्थापन समिति र तोकिए बमोजिम अन्य निकायलाई पठाउने ।

४. वडा स्तरीय विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार

- (क) ऐनको दफा ७ बमोजिमको अधिकार क्षेत्र भित्र रही विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापन तथा समन्वय सम्बन्धी मापदण्डको पालना गर्ने गराउने ।
- (ख) विपद्बाट प्रभावित परिवार तथा व्यक्तिको पहिचान गर्ने र राहतको लागि नगर विपद् व्यवस्थापन समितिमा सिफारिस गर्ने ।
- (ग) विपद्बाट प्रभावितहरूको सिफारिस गर्दा जोखिममा रहेका र सडकटासन्न समूह (महिला, एकल महिला, गर्भवती महिला, स्तनपान गराउने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैंड्रिक तथा यौनिक अल्पसंख्यक, आर्थिक अवस्था कमजोर भएका व्यक्ति, आदि) लाई प्राथमिकता दिने, दिन लगाउने ।
- (घ) समुदायमा राहत व्यवस्थापन सम्बन्धी काम गर्ने समूहहरूको गठन गरी त्यस्ता समूहलाई परिचालन गर्ने, गराउने ।
- (ङ) विपद्का घटना हुनासाथ खोज, उद्धार, प्राथमिक उपचार लगायतका राहतका कार्यहरु गर्नको लागि समन्वय गर्ने ।
- (च) नगर विपद् व्यवस्थापन समितिले राहत सम्बन्धी तोकेका अन्य कार्य गर्ने, गराउने ।

परिच्छेद ३

राहत व्यवस्थापन तथा वितरण समन्वय समितिको गठन र काम, कर्तव्य र अधिकार

५. राहत व्यवस्थापन तथा वितरण समन्वय समितिको गठन

- (क) नगरपालिकामा राहत व्यवस्थापन तथा वितरण कार्यलाई प्रभावकारी बनाउन एक राहत व्यवस्थापन तथा वितरण समन्वय समिति गठन गरिनेछ ।
(ख) राहत व्यवस्थापन तथा वितरण समन्वय समितिको गठन देहाय बमोजिम हुनेछ

१. प्रमुख, संयोजक
२. उपप्रमुख, सदस्य
३. प्रमुख प्रशासकीय अधिकृत, सदस्य
४. सम्बन्धित शाखा प्रमुख, सदस्य
५. आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि, सदस्य
६. योजना शाखा प्रमुख, सदस्य सचिव

नोट: यस समितिले आवश्यकता अनुसार अन्य विषय बिज्ञ वा वडा स्तरीय विपद् व्यवस्थापन समितिका संयोजकलाई पनि समितिका बैठकहरूमा आमन्त्रण गर्न सक्नेछ ।

६. राहत व्यवस्थापन तथा वितरण समन्वय समितिको काम, कर्तव्य र अधिकार

- (क) राहतको लागि श्रोत विनियोजन गर्ने ।
(ख) विपद् पश्चात् विपद् प्रभावितहरूको लगत लिन र राहत प्रदान गर्न नगरपालिकामा गठन गरिएका कार्यटोलीलाई निर्देशन दिने ।
(ग) विपद् पश्चात् प्रहरीको मुचुल्का र वडा स्तरीय विपद् व्यवस्थापन समितिबाट सिफारिस भई आएका राहत प्राप्त गर्न योग्य व्यक्तिलाई नगरपालिकाको तर्फबाट दिइने राहत रकम उपलब्ध गराउने ।
(घ) लेखाजोखाबाट क्षति विश्लेषण गरी राहत दिनुपर्ने अवस्थामा लेखाजोखा गर्न निर्देशन दिने र लेखाजोखाबाट प्राप्त सिफारिसको आधारमा राहत रकम उपलब्ध गराउने सम्बन्धी निर्णय गर्ने ।
(ङ) राहत वितरण सम्बन्धी थप आवश्यकता तथा प्रगति विवरण स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा एकिकृत अवस्थामा राख्ने ।
(च) राहत उपलब्ध गराउने मानवीय सङ्घसँस्था, नीजि क्षेत्र, विषयगत क्षेत्रसँग समन्वय बैठक सञ्चालन गरी आवश्यक निर्देशन दिने ।
(छ) राहत वितरण कार्य स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको समन्वयमा एकद्वार प्रणाली मार्फत गर्न लगाउने ।
(ज) जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी सङ्घीय तथा प्रदेशबाट प्राप्त हुने राहत रकम प्रभावितहरूको लागि उपलब्ध गराउन समन्वय गर्ने ।
(झ) राहत व्यवस्थापन, सामाग्री भण्डारण, आपत्कालीन खरिद, आदि सम्बन्धी निर्णय गर्ने ।
(ञ) राहत व्यवस्थापन तथा वितरण कार्यको अनुगमन गर्ने ।

परिच्छेद ४
राहत सम्बन्धीमापदण्ड

७. सङ्घ र प्रदेशबाट प्राप्त हुने राहत रकम सम्बन्धी समन्वय

(क) राहत व्यवस्थापन तथा वितरण समन्वय समितिले सङ्घीय सरकार मार्फत् विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ अनुसार र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत प्रदेश विपद् व्यवस्थापन तथा राहत वितरण सम्बन्धी निर्देशिका, अनुसार विपद् पीडितलाई प्राप्त हुने राहतको लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्नेछ ।

(ख) सङ्घ र प्रदेशबाट प्राप्त हुने राहत रकम वितरणमा हुन सक्ने दोहोरोपनको वारेमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा निर्णय गरिनेछ ।

८. नगरपालिकाबाट उपलब्ध गराउने राहत रकम सम्बन्धी व्यवस्था

(क) राहत रकम उपलब्ध गराउन नगरपालिकाको विपद् व्यवस्थापन कोषमा विनियोजन गरिएको श्रोतलाई अमरगढी नगरपालिकाको विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७६ अनुरूप प्रयोग गरिनेछ ।

(ख) विपद् व्यवस्थापन कोषको रुकम पर्याप्त नभएको अवस्थामा अन्य सहयोगी संस्थाबाट प्राप्त आर्थिक सहयोगको परिचालन गरिनेछ ।

(ग) विपद्वाट भएको क्षतिको आधारमा राहत व्यवस्थापन तथा वितरण समन्वय समितिको निर्णय अनुसार देहाय बमोजिमको राहत रकम वितरण गरिने छ ।

(१) निजि घर वा वहालमा रहेको आवास नष्ट भएको वा खाद्यान्त बाली तथा जग्गा जमिन वा पसल व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्त नभएका पीडित परिवारलाई नगरपालिकाले प्रति परिवार दश हजार रुपैया राहत रकम उपलब्ध गराउने ।

(२) विपद्मा परी मृत्यु भएका परिवारलाई क्रिया खर्च वापत् प्रति परिवार पच्चस हजार रुपैया उपलब्ध गराउने ।

(३) विपद्मा परी घाइते हुनेलाई अस्पतालको उपचार खर्च सम्बन्धी बीलको आधारमा अधिकतम दश हजार सम्म उपलब्ध गराउने ।

(४) विपद्मा परी घाइते भई जिल्लामा उपचार हुन नसकेको अवस्थामा जिल्ला वाहिर जानुपर्दा चिकित्सक वा अस्पतालको सिफारिशको आधार मानी थप सुविधा उपलब्ध गराउने ।

(५) विद्युतीय सर्ट भई कलकारखाना वा व्यवसायमा भएको क्षति, बाढी, जनावर आतङ्ग, असिना तथा खडेरीले कृषि क्षेत्रमा भएको क्षति, महामारीबाट पशुपक्षींमा भएको क्षति वा थप लेखाजोखा मार्फत् राहत रकम निक्यौल गर्नुपर्ने अन्य अवस्थामा लेखाजोखाको प्रतिवेदन अनुसार राहत रकम निर्धारण गरी उपलब्ध गराउने ।

(६) जाडोको समयमा हुने शीतलहर वा चिसोबाट प्रभावित परिवारलाई काठ, दाउरा तथा ब्ल्याङ्केटको व्यवस्था गर्ने, गराउने ।

९. नीजि क्षेत्र, दातृ निकाय र यस प्रकारका अन्य सहयोगी निकायले उपलब्ध गराउने राहत रकम तथा सामाग्री सम्बन्धी व्यवस्था

(क) नीजि क्षेत्र, दातृ निकाय वा अन्य सहयोगी निकायले विपद् पश्चात् आफ्नो क्षमता अनुसार आपत्कालीन कार्य सञ्चालन केन्द्रसँगको समन्वयमा एकद्वार नीति अन्तरगत तुरुन्त राहत उपलब्ध गराउन सक्नेछन् ।

(ख) विपद् पश्चात् वजार तथा आपूर्तिकताहरु सेवा दिन सक्षम भएको अवस्थामा आपत्कालीन कार्य सञ्चालन केन्द्रसँगको समन्वयमा सहयोगी निकायहरुले नगद वा सामाग्री भौचर मार्फत राहत सामाग्रीको व्यवस्था गर्न सक्नेछन् ।

१०. क्षेत्रगत राहत सामाग्री वितरण सम्बन्धी व्यवस्था

(क) मानवीय बडापत्र तथा मानवीय प्रतिकार्यमा न्यूनतम मापदण्डहरु वा स्फियर निर्देशिका एवं सङ्घीय तथा प्रदेशको विपद् प्रतिकार्य कार्यदाँचा र त्यस अन्तरगत गठन गरिएका विषयगत क्षेत्रहरुले तोकेको राहत सामाग्रीको सूची अनुसार विषयगत क्षेत्र अनुसारको राहत वितरण गर्नुपर्नेछ ।

(ख) विषयगत क्षेत्रले तोकेका राहत सामाग्रीको सूची आपत्कालीन कार्य सञ्चालन केन्द्रमा राखिने छ र आवश्यकता अनुसार सहयोगी निकायलाई उपलब्ध गराइने छ ।

परिच्छेद ५
राहत वितरणमा अबलम्बन गर्नुपर्ने सिद्धान्तहरु

११. राहत वितरणको लागि अपनाइने सिद्धान्तहरु

- (क) नगरपालिकामा राहत वितरण गर्ने क्रममा सबै सरोकारवालाहरुले मानवीय सहयोग सम्बन्धी मानवीयता, तटस्थता, निष्पक्षता र स्वतन्त्रता सिद्धान्तहरु आत्मसाथ गर्नुपर्नेछ ।
- (ख) राहत वितरण कार्यक्रम गर्दा निम्नानुसारका संरक्षण सम्बन्धी सिद्धान्तहरु पालना गर्नुपर्नेछ ।
- (१) मानिसहरूको सुरक्षा, मर्यादा तथा अधिकारहरूको प्रवर्धन गर्ने र उनीहरूलाई थप हानि- नोक्सानीको सामना गर्नबाट जोगाउने ।
- (२) आवश्यकता बमोजिम र भेदभावविना निष्पक्ष सहयोगमा मानिसहरूको पहुँच सुनिश्चित गर्ने ।
- (३) धम्क्याइएको अथवा वास्तविक हिंसा, जबर्जस्ती अथवा जानाजान गरिएका शारीरिक तथा मनोवैज्ञानिक असरहरूबाट पुनर्लाभ गर्न मानिसहरूलाई सहयोग उपलब्ध गराउने ।
- (४) आफ्ना अधिकारहरूको दावी गर्न मानिसहरूलाई सहयोग गर्ने ।
- (ग) राहत वितरण गर्ने कार्यक्रममा सबै सरोकारवालाहरुले निम्नानुसारका मूलभूत मानवीय मापदण्ड पालना गर्नुपर्नेछ ।
- (१) मानवीय प्रतिकार्य उपयुक्त तथा सान्दर्भिक हुनुपर्ने ।
- (२) मानवीय प्रतिकार्य प्रभावकारी र समयमा नै गरिएको हुनुपर्ने ।
- (३) मानवीय प्रतिकार्यले स्थानीय क्षमतालाई सुदृढ पार्नुपर्ने र नकारात्मक असरहरूलाई हटाएको हुनुपर्ने ।
- (४) मानवीय प्रतिकार्य सञ्चार, सहभागिता र पृष्ठपोषणमा आधारित हुनुपर्ने ।
- (५) गुनासोहरूलाई स्वागत र सम्बोधन गरिएको हुनुपर्ने ।
- (६) मानवीय प्रतिकार्यमा समन्वय गरिएको र यो एक-अर्काका लागि परिपूरक हुनुपर्ने ।
- (७) मानवीय सहयोगमा क्रियाशील निकायहरूले निरन्तर रूपमा सिकाई मार्फत सुधारका कार्यहरु गर्नुपर्ने ।
- (८) कर्मचारीहरूलाई आफ्नो काम प्रभावकारी ढड्गले गर्न सहयोग गर्नुपर्ने र निजप्रति निष्पक्ष तथा न्यायोचित व्यवहार गरिनुपर्ने ।
- (९) श्रोतहरूको व्यवस्थापन तथा प्रयोग अपेक्षित प्रयोजनका लागि जिम्मेवारीपूर्वक गरिनुपर्ने ।
- (घ) राहत सामाग्री वितरण गर्ने क्रममा जोखिममा रहेका र सङ्कटासन्न व्यक्तिको लागि विशेष राहत व्याकेजहरु (जस्तै - आत्मसम्मान सम्बन्धी सामाग्री (डिगनिटी किट), अपाइज्ता भएका व्यक्तिहरूको लागि सहायक सामाग्रीहरु, गर्भवती तथा सुत्कर्ती महिलाको लागि पोषणयुक्त खाना, आदि) समावेश गर्नुपर्ने र महिलाहरु एवं यौनिक अल्पसंख्यकको लागि सुरक्षा, संरक्षण तथा व्यक्तिगत गोपनियता सम्बन्धी रणनीति समावेश गरी लागू गर्नुपर्ने ।
- (ङ) विपद्का कारण व्यवसाय तथा पशुपालन र बालीनालीमा वृहत असर गर्ने र राहतको रकम न्यून हुनसक्ने भएकोले व्यवसाय, पशु र बालीको बीमा कार्यलाई क्रमिक रूपमा राहतको आधार बनाउने ।

१२. राहत प्राप्त गर्ने व्यक्ति तथा परिवारको छनौट

- (क) नगरपालिकाले राहत वितरणको लागि पारदर्शी विधि अपनाउने छ, र राहतलाई विपद् पीडितले पाउने अधिकारको रूपमा प्रवद्धन गर्नेछ ।
- (ख) राहत कार्यमा प्रभावित समुदायको समान पहुँचको प्रत्याभूति गरिनेछ र सार्वेक्षक रूपमा जोखिममा रहेका र सङ्कटासन्न समूहलाई प्राथमिकता दिइनेछ ।
- (ग) श्रोतको उपलब्धताको आधारमा निम्नानुसारका आधारहरूलाई आत्मसाथ गरी राहत वितरण गरिने व्यक्ति तथा परिवार छनौट गरिनेछ ।
- (१) मानवीय क्षति तथा घाइतेको सङ्ख्या
- (२) पूर्ण रूपमा क्षति भएको घर
- (३) आंशिक रूपमा क्षति भएको घर

- (४) आयश्रोतमा परेको असर
- (५) जोखिममा रहेका र सड्कटासन्न समूह ।
- (ग) विशेष प्रकारको आपत्कालीन अवस्था सिर्जना भएमा राहत सामग्री प्राप्त गर्ने व्यक्तिको आधार किटान गर्न सकिनेछ । उदाहरणको लागि कोभिडको लागि यस प्रकारको छनौटको आधार लिइनेछ ।
- (१) पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने अति विपन्न श्रमिक ।
- (२) पर्यटक भरिया, निर्माण सामग्री भरिया, बाटोमा आवश्यक वस्तुहरु ओसारपसार गर्ने अति विपन्न व्यक्ति ।
- (३) ट्रक, ट्रिपर, भ्यानमा सामान लोड अनलोड गर्ने अति विपन्न श्रमिक ।
- (४) अन्य व्यक्तिको खेतवारीमा दैनिक ज्याला लिने गरी काम गर्ने कृषि मजदुर ।
- (५) आफ्नो नातेदार बाहेकको व्यक्तिको परिवारमा दैनिक ज्यालादारीमा सरसफाई, शिशु तथा ज्येष्ठ नागरिक स्याहार जस्ता सेवा गर्ने व्यक्ति ।
- (६) गिटी कुट्ने, बालुवा चाल्ने तथा इटा भट्टामा काम गर्ने मजदुर ।
- (७) निर्माण कार्यमा दैनिक ज्यालादारीमा काम गर्ने डकर्मी, सिकर्मी, हेल्पर लगायतका अति विपन्न मजदुर ।
- (८) नाडलो पसले, दैनिक रूपमा पत्रिका वितरक, साना फुटपाथ पसले, ठेलागाडा तथा साइकिलमा सामान बिक्री वितरण गरी गुजारा गर्ने तथा अन्य व्यक्तिको पसलमा काम गर्ने अति विपन्न मजदुर ।
- (९) देहाय बमोजिमका यातायात मजदुर
 - अ. अन्य व्यक्तिको माल बाहक सवारी तथा डेलिभरी भ्यान चलाउने सवारी चालक तथा सहचालक
 - आ. दैनिक ठेक्कामा वा ज्यालामा ट्याक्सी तथा टेम्पो चलाउने सवारी चालक
 - इ. रिक्सा तथा तथा ठेलागाडा चालक
 - ई. सवारी साधनको मर्मत सम्भार गर्ने ग्यारेजमा काम गर्ने मिस्त्री तथा मजदुर ।
- (१०) अन्य व्यक्तिको गार्मेन्ट, कार्पेट, सिलाइबुनाई पसल, गलैंचा, बुट्टा तथा जर्ति भर्ने मिस्त्री तथा मजदुर
- (११) नगरपालिका क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने अन्य व्यक्ति ।

१३. राहत वितरणको अभिलेख, सूचना व्यवस्थापन, अनुगमन र मूल्यांकन

(क) राहत वितरण सम्बन्धी सम्पूर्ण जानाकारी वडा कार्यालय र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा अभिलेखीकरण गर्ने र जिल्ला, प्रदेश तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र मार्फत जिल्ला, प्रदेश र सङ्घीय निकाय वा आवश्यकता अनुसार सहयोगी निकायलाई उपलब्ध गराउने छ ।

२. राहत वितरण सम्बन्धी सूचना तथा जानकारी नगरपालिका, जिल्ला, प्रदेश एवं सङ्घीय तहमा र राहत व्यवस्थापनमा सहयोग गर्ने निकायलाई स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र मार्फत् आवश्यकता अनुसार उपलब्ध गराइने छ ।

३. राहत वितरण सम्बन्धी कार्यको अनुगमन नगर विपद् व्यवस्थापन समिति, राहत व्यवस्थापन तथा वितरण समन्वय समिति तथा वडा स्तरीय विपद् व्यवस्थापन समिति बाट अन्तिम लेखा परीक्षण प्रचलित कानून अनुसार महालेखा परीक्षकको कार्यालयबाट गरिने छ ।

१४. पुरस्कार सम्बन्धी व्यवस्था

नगरपालिकामा राहत वितरणमा विशेष योगदान पुऱ्याउने उत्कृष्ट व्यक्ति वा संस्थालाई प्रोत्साहन स्वरूप समितिको सिफारिसमा नगर कार्यपालिकाले सम्मान तथा पुरस्कार दिन सक्नेछ ।

१५. कारवाही सम्बन्धी व्यवस्था

(क) यस मापदण्डमा तोकिएको अवस्था पूरा नभएको व्यक्तिले भुटटा विवरण गरी राहत लिनु वा दोहोरो राहत लिनु हुँदैन ।

(ख) यस मापदण्डको प्रतिकूल हुने गरी राहत वितरणको लागि सिफासि गर्ने पदाधिकारीलाई समेत प्रचलित कानून बमोजिम कारवाही गरी त्यस्तो सिफारिस गर्ने पदाधिकारीबाट निजले सिफारिस गरेको हदसम्मको रकम निजवाट असुल गरिनेछ ।

१६. संशोधन तथा खारेजी

(क) नगरपालिकाको नगरसभाले विद्यमान सङ्घीय, प्रादेशिक तथा नगरपालिका स्तरीय ऐन तथा नियमहरु र सिकाइका आधारमा यस मापदण्डलाई संशोधन गर्न सक्नेछ ।

(ख) यस मापदण्डमा उल्लिखित कुनै व्यवस्था सङ्घ र प्रदेशका प्रचलित कानून तथा ऐन सँग बाझिएमा बाझिएका दफाहरु बाझिएको हद सम्म स्वतः अमान्य हुनेछन् ।